



विश्वब्यापी नेपाली बिद्यार्थी संगठन, नेपाल

GPO Box: 9339
Kathmandu, Nepal
www.wnsso.org
info@wnso.org

विश्वब्यापी नेपाली बिद्यार्थी संगठन (WNSO) को प्रेस बिज्ञप्ती !!

सन्दर्भ: बिदेशी शैक्षिक सस्थाहरुमा अध्ययनरत नेपाली बिद्यार्थीहरु लाई सदस्यता बितरण नगर्न "गैर-आवासीय नेपाली संघ" (NRNA) लाई गरिएको आग्रह सम्बन्धमा ।

बिगत केही समय यता बिभिन्न संचार मध्यामहरुमा प्रकाशित "गैर-आवासीय नेपाली संघ (NRNA)" को सदस्यता नपाएपछी नेपाली बिद्यार्थीहरु असन्तुष्ट भन्ने खालका समाचारहरु प्रती संसारभर छरियर रहेका नेपाली बिद्यार्थीहरु को साझा सस्था यस "विश्वब्यापी नेपाली बिद्यार्थी संगठनको" ध्यानाकर्षण भएको छ ।

बिगत करिब डेढ दशक देखी निरन्तर रुपमा बिद्यार्थी हक हित र कल्याणमा लागि परेको यस सस्थाको "NRN" को सवालमा निम्न धारणा रहेको स्पस्ट पार्न चाहन्छौ ।

- गैर-आवासीय नेपाली संघ (NRNA)" दर्ता हुनु भन्दा अगाडि : गैर आवासिय नेपाली संघ नेपालमा दर्ता हुनु भन्दा अगाडि बिदेशी शैक्षिक सस्थाहरुमा अध्ययनरत नेपाली बिद्यार्थी हरु पनि NRN को परीभाषामा अटाउने ब्यवस्था संघको बिधानमा रहेको अवस्थामा नेपाली बिद्यार्थीहरुका बिषयहरु पनि संघको प्राथमिकतामा पर्नु पर्छ भनेर यस "विश्वब्यापी नेपाली बिद्यार्थी संगठन (WNSO)" ले निरन्तर आवाज उठाइरहेको हो ।
- गैर-आवासीय नेपाली संघ (NRNA)" नेपालमा दर्ता भए पश्चात : गैर-आवासीय नेपाली संघ नेपालमा दर्ता गर्दा संघको बिधानमा बिदेशी शैक्षिक सस्थाहरुमा अध्ययनरत नेपाली बिद्यार्थी हरुले NRN को मान्यता नपाउने ब्यवस्था गरियो । NRN को पारीभाषामा नेपाली बिद्यार्थीहरु नपर्ने भएपछी यस "विश्वब्यापी नेपाली बिद्यार्थी संगठन (WNSO)" ले बिद्यार्थीहरुलाई "गैर-आवासिय नेपाली संघ" मा आबद्ध नहुन अनुरोध गर्दै आएको छ साथै कानुनतः NRN नमानिने बिद्यार्थी जगत लाई आफ्नो सदस्यता नदिन "गैर-आवासीय नेपाली संघ" लाई पनि सजग गराउदै आएको जानकारी गराउदछौ ।

यसकारण बिदेशमा अध्ययनरत नेपाली बिद्यार्थीहरु "गैर-आवासीय नेपाली संघ" को सदस्यता नपाएपछी असन्तुष्ट रहेको भन्ने समाचार सत्य नभएको स्पस्ट पार्न चाहन्छौ । तथा बिदेशी शैक्षिक सस्थाहरुमा अध्ययनरत नेपाली नागरिक हरुलाई सदस्यता बितरण नगर्न हामी "गैर-आवासीय नेपाली संघ" लाई आग्रह गर्दछौ ।

यादव प्रसाद भट्टराई

अध्यक्ष

विश्वब्यापी नेपाली बिद्यार्थी संगठन (WNSO)

Worldwide Nepalese Students' Organization (WNSO)

Email: info@wnso.org , Web: www.wnsso.org